



स्मार्ट होलिडेजमा खगेन्द्र न्यौपानेको प्रवेश

काठमाडौं/स-
एनआरएन सचिव
खगेन्द्र न्यौपाने नेपालमा
ट्राभल एण्ड टुर्समा
अग्रणी भूमिकामा रही
व्यवसाय गर्दै आइरहेको
स्मार्ट होलिडेज प्रा.लि.
र ग्लिनल्याण्ड होलिडेज
प्रा.लि.मा आबद्ध
भएका छन्।

दुवै कम्पनीको ३३
प्रतिशत शेयर खरिद गरेका
न्यौपाने विकास हाइड्रो पावर
लिमिटेडका अध्यक्षसमेत
रहेका छन्। लामो समयदेखि
विभिन्न व्यवसायमा आबद्ध
न्यौपाने मलेसियामा
एनआरएनका पूर्वअध्यक्ष,
एटी गुप अफ मलेसियाका



संस्थापक सञ्चालक तथा
भिनोर्लिभा हस्पिटालिटीको
अध्यक्षसमेत रहेका छन्।

न्यौपानेले ट्राभल क्षेत्रमा
भएको अन्त्योल तथा कोभिड
महामारीबाट थलिएको
क्षेत्रलाई उकास्न आफ्नो
लगानी यस क्षेत्रमा रहेको

जानकारी गराए। काठमाडौं
हात्तिसारमा रजिष्टर्ड
कार्यालय रहेको स्मार्ट
होलिडेज र ग्लिनल्याण्ड
होलिडेज लामो समयदेखि
सञ्चालकद्वय बालकृष्ण
खड्का र ईश्वर सापकोटाले
सञ्चालन गर्दै आएका थिए।

सिटिजन्स बैंक र ओरिएन्ट
क्याफेबीच समझदारी

काठमाडौं/स- सिटिजन्स
बैंक इन्टरनेसनल लिमिटेड र
दरबारमार्ग स्थित ओरिएन्ट
क्याफेबीच सिटिजन्स बैंकका
कार्डबाहक ग्राहकहरूलाई विशेष
छुट दिने समझदारीपत्रमा हस्ताक्षर
भएको छ। सो समझदारीपत्रमा
हस्ताक्षर पश्चात् सिटिजन्स बैंकका
कार्डबाहकहरूले ओरिएन्ट क्याफेमा
१५ प्रतिशत सम्मको आकर्षक छुट
पाउनेछन्।

यस किसिमको सहकार्यबाट
बैंकका ग्राहकहरू लाभान्वित हुने
साथै नगद कारोबारबाट डिजिटल
कारोबार तर्फ उल्टिरिने गर्ने विश्वास
बैकले लिएको छ। बैंकले डिजिटल
बैंकिङ माध्यमहरूको प्रयोगलाई
बढाउन र ग्राहकहरूलाई डिजिटल
माध्यमबाट भुक्तानी गर्न प्रोत्साहन
गर्न समय समयमा ग्राहकमैत्री
सुविधाहरू सञ्चालनमा ल्याउँदै
आएको छ। डिजिटल कारोबार
गर्दा पाइने छुट सम्बन्धी विस्तृत
विवरणहरू सिटिजन्स बैंकको
वेबसाइटमा प्राप्त गर्न सकिनेछ।

महिन्द्रा केयर फेस्ट २०२३
आयोजना हुँदै

काठमाडौं/स- महिन्द्रा
फोरवर्डको अधिकृत विक्रेता अनि
ग्रुपको सहायक कम्पनी बालाजु
अटो वर्क्सले महिन्द्रा केयर फेस्ट
आयोजना गर्ने भएको छ। केयर फेस्ट
यही फाल्गुन १४ गतेदेखि फाल्गुन
१९ गतेसम्म देशव्यापी रूपमा गरिने
जनाइएको छ। यस ४५-पोजन्ट
चेकअप क्याम्पमा सेवाग्राहीहरूले
फ्री लेबर चार्ज, फ्री हेल्थ चेकअप
, लुब्रिकेन्टसमा १० प्रतिशत छुट र
स्पेयर पार्टसमा ५० प्रतिशत सम्म
छुट तथा एक्सेसरीजमा २५ प्रतिशत
सम्म छुटको लाभ लिन सक्नेछन्।
महिन्द्राका ग्राहकवर्गले नेपालभरी
रहेका महिन्द्राका आधिकारिक
सर्भिस सेन्टरमा गई सो केयर
फेस्टमा सहभागी हुन सक्नेछन्।

मेट लाइफको प्रिमियम आइएमई
पे मार्फत भुक्तानी गर्न सकिने

काठमाडौं/स- आइएमई
पे र मेटलाइफ इन्स्युरेन्सबीच
सम्झौता भएको छ। मेटलाइफ
इन्स्युरेन्सका सेवाग्राहीहरूले
इन्स्युरेन्स पोलिसी नवीकरण
वापतको शुल्क आइएमई पेमार्फत
भुक्तान गर्न सक्ने गरी सम्झौता
भएको हो। सम्झौता पत्रमा
आइएमई पेको तर्फबाट प्रमुख

व्यापार अधिकृत प्रमोदमानसिंह
बस्नेत र मेटलाइफको तर्फबाट
अपरेशन विभागका प्रमुख
देवकुमार लालले हस्ताक्षर
गरेका थिए।
आइएमई पे मोबाइल
वालेटमार्फत सेवाग्राही आफैले
अथवा एजेन्टहरूकोमार्फत विभिन्न
किसिमको भुक्तानी कार्यहरू गर्न

सक्नेछन्। यसले व्यक्ति-व्यक्ति
बीचमा हुने सामान्य रकम
ट्रान्सफर गर्ने सुविधा देखि लिएर
विभिन्न अनलाइन तथा स्थलगत
स्टोरहरूमा क्युआर स्क्यान गरी
भुक्तान गर्ने, मोबाइल रिचार्ज गर्ने र
विभिन्न घरायसी तथा कार्यालयका
बिलहरू भुक्तान गर्न मिल्ने सेवा
प्रदान गर्दै आइरहेको छ।

नेशनल लाईफ ३६औं वर्षमा प्रवेश



काठमाडौं/स- नेशनल
लाईफ इन्स्युरेन्स कम्पनी
लिमिटेडले ३५औं वर्ष पूरा गरी
३६औं वर्षमा प्रवेश गरेको छ।
कम्पनीले ३६औं वार्षिकोत्सव
विभिन्न कार्यक्रम आयोजना
गरी मनाएको छ। कम्पनीको
केन्द्रीय कार्यालय लाजिम्पाट
काठमाडौंमा विशेष रक्तदान
कार्यक्रम सञ्चालन गरिएको
छ। जसमा ५० भन्दा बढी
कम्पनी कर्मचारीको सहभागिता
थियो। देशभरमा ३४ वटा
बाल र वृद्धाश्रममा खाना
खुवाउने कार्यक्रम आयोजना
समेत सम्पन्न गरिएको छ।
कर्मचारीहरूमाफ्न विभिन्न
खेलकूद कार्यक्रम सम्पन्न
गरिएको छ। नेपालको अग्रणी

जीवन बीमा कम्पनीको रूपमा
स्थापित कम्पनीले विगत
वर्ष सरह चालु वर्षमा राम्रो
व्यावसायिक प्रगति गरेको
जनाइएको छ। संस्थापक समूह
र सर्वसाधारण समूहको ५५:४५
को अनुपात रहेको कम्पनीले
आर्थिक वर्ष २०७७/०७८ को
मुनाफाबाट शेयरधनीलाई १५
प्रतिशत बोनस शेयर र कर
प्रयोजनका लागि नगद लाभांश
पारित गरी साधारणसभा
सम्पन्न गरिसकेको छ।
कम्पनीको जीवन बीमा
कोषमा ५६ अर्ब रुपैयाँको
हाराहरीमा रकम जम्मा भएको
छ। आर्थिक वर्ष २०७७/०७८
बोनस शेयर वितरणपछि
कम्पनीको चुक्ता पुँजी ४

अर्ब ६४ करोड रुपैयाँ छ।
कम्पनीले आफ्ना बीमितलाई
उत्कृष्ट बोनस दर प्रदान गर्दै
आएको छ।
आव २०७७/०७८ को
बीमाकीय मूल्यांकन पश्चात
बीमितलाई न्यूनतम प्रति हजार
६३ रुपैयाँ देखि अधिकतम प्रति
हजार ८५ रुपैयाँ सम्म प्रदान
गरेको जानकारी गराएको छ।
कम्पनीले चालु वर्षमा शाखा
कार्यालय नेपालगंजमा आफ्नो
भवन निर्माण गर्ने कार्य शुरु
गरिसकेको छ। ११७ शाखा
कार्यालय संख्या र ४६०
कर्मचारी संख्या रहेको यस
कम्पनीमा १ लाख भन्दा बढी
अभिकर्ता कार्यरत रहेका छन्।

कम्पनीले
स्थापनाकालदेखि २०७९ पुस
मसान्तसम्म कूल बीमा शुल्क
आम्दानी ८५ अर्ब १ करोड
आर्जन गरेको छ भने कूल
३८ लाख ६० हजार बीमालेख
जारी गरेको छ र कूल २९
अर्ब ६० करोड बराबर बीमा
दावी भुक्तानी गरेको
छ। कम्पनीले व्यावसायिकता,
प्रविधिमैत्री, पारदर्शिता एवं
विश्वसनीयतालाई थप अभ्यास
गर्दै गुणस्तरीय बीमा सेवा
प्रदान गर्ने प्रतिवद्धता पनि
व्यक्त गरेको छ।

बैंकका ऋणीले अब लघुवित्तबाट कर्जा नपाउने

नारायण अर्याल/मध्यान्ह
काठमाडौं, १० फागुन।

नेपाल राष्ट्र बैंकले बैंक तथा
वित्तीय संस्थाबाट ऋण लिएका
ऋणीलाई लघुवित्तले कर्जा लगानी
गर्न नपाउने व्यवस्था गरेको छ।
राष्ट्र बैंकले बुधवार लघुवित्त वित्तीय
संस्थालाई जारी गरेको एकीकृत
निर्देशन २०७८ परिमार्जन गरी
लघुवित्तबाट ऋण लिने ग्राहकले
वाणिज्य बैंक, विकास बैंक र
फाइनेन्स कम्पनीबाट कर्जा लिएको
हुन नहुने निर्देशकामा उल्लेख छ।

नयाँ व्यवस्था अनुसार लघुवित्त
संस्थाले एक भन्दा बढी ऋणीलाई
कर्जा लगानी गर्न पनि नपाउने
भएको छ। ग्रामीण क्षेत्रका ग्राहकले
धेरै लघुवित्तबाट ऋण लिएर
समस्यामा परेको देखिएपछि राष्ट्र



बैंकले लघुवित्तको ऋण प्रवाहमा
कडाई गरेको हो।

त्यस्तै, नेपाल राष्ट्र बैंकले
लघुवित्तहरूको लाभांश वितरणमा
कडाई गरेको छ। नयाँ व्यवस्था
अनुसार लघुवित्तहरूले १५
प्रतिशतभन्दा बढी लाभांश वितरणको
प्रस्ताव गरेमा १५ प्रतिशत भन्दा
माथिको प्रस्तावित लाभांशको ५०
प्रतिशतले हुने रकम साधारण जगेडा
कोषमा जम्मा गर्नुपर्ने छ। यसअघि

वार्षिक २० प्रतिशतभन्दा बढी
लाभांश नगद वा बोनस वितरणको
प्रस्ताव गरेमा २० प्रतिशतभन्दा
माथिको प्रस्तावित लाभांशको ५०
प्रतिशतले हुने रकम साधारण जगेडा
कोषमा जम्मा गर्नुपर्ने व्यवस्था
थियो। यस्तै, लघुवित्त संस्थाहरूले
एकै व्यक्तिलाई ७ लाख रुपैयाँभन्दा
बढी ऋण दिन नपाउने भएका
छन्। राष्ट्र बैंकले एकीकृत निर्देशिका
संशोधन गर्दै २ वर्षदेखि कर्जा

उपभोग गरी असल वर्गमा परेका
ऋणीलाई १५ लाख रुपैयाँसम्म ऋण
दिन पाउने व्यवस्था खारेज गरेको
हो। अब विपन्न तथा न्यून आय
भएका समूहमा आबद्ध भएका वा
नभएका व्यक्तिलाई स्वीकारयोग्य
धितो लिई कृषि, लघु उद्यम वा
व्यवसाय सञ्चालन गर्न प्रति व्यक्ति
बढीमा ७ लाख रुपैयाँसम्म मात्र
लघुकर्जा उपलब्ध गराउन सकिनेछ।
त्यस्तै समूहमा आबद्ध भएको
सदस्यलाई एकै अवधिमा समूह कर्जा
वा धितो कर्जामध्ये कुनै एक कर्जा
मात्र प्रवाह गर्न सकिनेछ। 'यसअघि
प्रवाह भएको कर्जाको हकमा साविक
बमोजिमको भुक्तानी तालिका
अनुसार कर्जा चुक्ता गर्न यस
व्यवस्थाले बाधा पुगेको मानिने छैन,'
निर्देशिकामा भनिएको छ।



Kushe Rural Municipality

Office of the Rural Municipal Executive

Tharpu Bharna, Jajarkot

Invitation for Bids

Date of publication: 23 February 2023

1. Kushe Rural Municipality invites electronic bids from Nepalese eligible bidders under National competitive bidding procedures for the following works.

S. N.	Contract identification Number	Description of Work/ Name of Project	Estimated Amount, NRs (Exclusive of VAT)	Bid Security Amount (Rs.)	Bid Document Fee (Rs.)
1	KRM/WORKS/NCB/02/079/080	Sandhibisauna Dekhi Gaupalika Sadak Starunnati, Kushe 5, 6	84,76,243.5	2,50,000.00	3000
2	KRM/WORKS/NCB/03/079/080	Batulle, Shyali Talegaun Sadak Starunnati Kushe 4, 1, 2	85,10,212.38	2,50,000.00	3000
3	KRM/WORKS/NCB/04/079/080	Paink Khola Dekhi Malika Campus Jodne Sadak Nirman, Kushe 9	21,47,790.23	55,000.00	3000
4	KRM/WORKS/NCB/05/079/080	Dhauni Dekhi Jirepani Sadak Nirman Kushe 1	21,61,288.75	50,000.00	3000

2. Eligible Bidders may obtain further information and inspect the Bidding Documents at the office of Kushe Rural Municipality, Tharpu Bharna, Jajarkot, Karnali Province, Nepal mobile No. **9848156956** E-mail: **kusheruralmunicipality@gmail.com**. or may visit PPMO website **www.bolpatra.gov.np/egp**.

3. Bidders may download the bidding documents from PPMO's Website **www.bolpatra.gov.np/egp**. Bidders, submitting their bid electronically, should deposit the cost (as specified above) of bidding document in the Project's Rajaswa (revenue) account as specified below and the scanned copy (pdf format) of the Bank deposit voucher shall be uploaded by the bidder at the time of electronic submission of the bids. Information to deposit the cost of bidding document in Bank:

Name of the Bank : Agricultural Development Bank Limited
Office Code No. : 801066604
Name of the Office : Kushe Rural Municipality
Revenue Account No. : 0726201548937056

4. Pre-bid meeting shall be held at Office of Kushe rural Municipality municipality on 9 march 2023.

5. Electronic bids must be submitted to the office of Kushe Rural Municipality, Tharpu Bharna, Jajarkot through PPMO website **www.bolpatra.gov.np/egp** on or before 12:00 on 26 march 2023. Bids received after this deadline will be rejected.

6. The bids will be opened in the presence of Bidders' representatives who choose to attend at 13:00 on 26 march 2023 at the office of Kushe Rural Municipality, Tharpu Bharna, Jajarkot . Bids must be valid for a period of 90 days.

7. If the last date of purchasing and /or submission falls on a government holiday, then the next working day shall be considered as the last date. In such case the validity period of the bid and bid security shall remain the same as specified for the original last date of bid submission.

Chief Administrative Officer



Karnali Province Sports Development Council

Birendranagar, Surkhet

Letter of Intent

Date of Publication: 2079/11/11 (23rd Feb,2022)

This is to notify (as per section 27(2) of Public Procurement Act 2063) to all concerned bidders, successful in bid under PPMO's E-Procurement portal, **IFB No:-02-079/080** published in National Daily Newspaper on dated **2079/09/26** that the "Letter of Intent" has been issued in favor of following bidders who are selected on financial bid having substantially responsive lowest evaluated bid price.

S.N	Contract ID No./ Name Of Project	Substantially Responsive Bidders	Bid Amount Including VAT & PS (NRs.)
1	KPSDC/SKT/W/NCB/02/079-080 (Construction of Chaurjhari Stadium's Infrastructure(Cricket), Chaurjhari, Rukum West)	M/S ADB Nirman Sewa & Suppliers Pvt.Ltd., Musikot-1, Rukum	1,04,51,426.48

Member Secretary